



ठोरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
घ्याङ्गडाँडा, पर्सा
प्रदेश नं.२,नेपाल

कर्मचारी आवश्यकता सम्वन्धि सूचना

(प्रकाशन मिति: २०७७/०४/३२)

नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत यस पालिकामा सुरक्षित बैदेशिक रोजगार सम्वन्धि सूचना तथा परामर्श केन्द्र स्थापना गरि समुदाय सचेतीकरण, मनोसामाजिक परामर्श र वित्तीय साक्षारता बारे कार्यक्रमहरु गर्न सुरक्षित आप्रवासन परियोजना संचालनका लागि करारमा देहाय वमोजिमका जनशक्तिको आवश्यकता परेको हुनाले योग्यता पुगेका इच्छुक नेपालीनागरिकबाट दरखास्त आह्वान गरिन्छ।

क्र.सं.	विज्ञापन नं.	पद	संख्या	कैफियत
१	२/२०७७/०७८	मनोसामाजिक परामर्शकर्ता	१	
२	३/२०७७/०७८	वित्तीय साक्षारता सहजकर्ता	१	
३	४/२०७७/०७८	रिटर्नी स्वयंसेवक	३	

१. आवश्यक न्युनतम योग्यता:

(क) विज्ञापन नं. २/२०७७/०७८ र ३/२०७७/०७८ को लागि न्युनतम प्रविणता प्रमाणपत्र वा १०+२ उतिर्ण भएको।

(ख) विज्ञापन नं ४/२०७७/०७८ को लागि न्युनतम ८ कक्षा उतिर्ण भएको।

२. तालिम/अनुभव:

(क) विज्ञापन नं.२/२०७७/०७८ को लागि मनोसामाजिक परामर्श कार्यमा २ वर्षको कार्यानुभव वा सो सम्वन्धि आधारभूत तालिम लिएको वा परामर्श सम्वन्धी १ वर्ष अनुभव भएको।

(ख) विज्ञापन नं. ३/२०७७/०७८ को लागि वित्तीय संस्था, सहकारी, उद्यमशिलता विकास तथा सामाजिक परिचालनको क्षेत्रमा कम्तिमा २ वर्ष अनुभव भएको।

(ग) वैदेशिक रोजगार(खाडी मुलुक र मलेशिया) मा गई कम्तिमा १ वर्ष काम गरेको अनुभव भएको।

३. उमेर:नेपालको प्रचलित कानून वमोजिम।

४. दरखास्त दिने कार्यालय: ठोरी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय,घ्याङ्गडाँडा, पर्सा।

५. दरखास्त दिने अन्तिम मिति: २०७७/०५/१४

६. आवेदन दस्तुर: विज्ञापन नं २/२०७७/०७८, ३/२०७७/०७८ को हकमा रु. ४००/- र ४/२०७७/०७८को हकमा रु. २००/-

७. छनौटको किसिम: लिखित,अन्तर्वार्ता/प्रस्तुतिकरण।

८. तलव तथा अन्य सुविधा: कार्यक्रमको नियमानुसार।

९. सम्पर्क मिति: आवेदन दिने अन्तिम दिनको भोलि पल्ट कार्यालय समयभित्र।

१०. परिक्षा मिति: सम्पर्क मितिमा तोकनेछ।

११. दरखास्त सङ्गै संलग्न गर्नु पर्ने कागजातहरु: नागरिकता, शैक्षिक योग्यता, तालिमको प्रमाणपत्र, अनुभवको प्रमाणित प्रतिलिपि, कम्तिमा २ जना सन्दर्भ ब्यक्तिहरुको नाम र सम्पर्क नम्बर सहितको ब्यक्तिगत विवरण र पासपोर्ट साइजको २ वटा फोटो सहित ब्यक्तिगत विवरण उल्लेख गरिएको निवेदन।कागजातका सबै प्रतिलिपिहरुको पछाडी पट्टि उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्नु पर्नेछ।

पुनश्च: विस्तृत जानकारीका लागि ठोरी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, घ्याङ्गडाँडामा सम्पर्क राख्न सकिनेछ।

प्रमुख प्रशासकीय अधिकृत